



नौकुण्ड गाउँपालिकाको गाउँसभामा प्रस्तुत

आर्थिक वर्ष ०७८/०७९ को

विनियोजन ऐन २०७८



गाउँ कार्यपालिकाको कार्यालय

सरमथली, रसुवा

बागमती प्रदेश, नेपाल

१० आषाढ, २०७८


पवित्री शुम्भरी

रसुवा

साहि

निरुप

म

नौकुण्ड गाउँपालिकाको विनियोजन ऐन

२०७८

नौकुण्ड गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन

प्रस्तावना : नौकुण्ड गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चितकोषबाट केही रकम खर्च गर्ने र विनियोजन वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम नौकुण्ड गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्तनाम प्रारम्भ: (१) यस ऐनको नाम "नौकुण्ड गाउँपालिकाको विनियोजन ऐन, २०७८" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७८/०७९ को निमित्त सञ्चितकोषबाट रकम खर्च गर्ने अधिकार: (१) संघीय सरकार बाट वित्तीय समानीकरण अनुदान तर्फ रु. ८ करोड ९१ लाख, नेपाल सरकार शसर्त अनुदान रु. १३ करोड ९७ लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड बाट रु. ५ करोड ५५ लाख ७८ हजार, प्रदेश सरकार बाट वित्तीय समानीकरण अनुदान रु. ७१ लाख २९ हजार, प्रदेश सरकार शसर्त अनुदान रु. १ करोड ६५ लाख १७ हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँड बाट रु. ८४ लाख ८८ हजार १ सय ४९, यसै गरि प्रदेश सरकार बाट समपुरक अनुदान रु. १ करोड ५० लाख ५ हजार, प्रदेश सरकार बाट विशेष अनुदान रु. ६० लाख, संघीय सरकार बाट प्राप्त विशेष अनुदान ८३ लाख, संघीय सरकार बाट प्राप्त समपुरक अनुदान १ करोड २५ लाख गरी जम्मा ३६ करोड २८ लाख १७ हजार १ सय ४९ रुपैयाँमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चितकोषबाट खर्च गर्न सकिनेछ ।

(२) शसर्त, समपुरक तथा विशेष अनुदान अनुसूची २ बमोजिम हुनेछ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चितकोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७८/०७९ को निमित्त "नौकुण्ड गाउँपालिकाको गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सादाँ एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकासा र खर्च जनाउन सकिनेछ । पूँजगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

(Signatures and stamps)
पारिती
मन्त्री

तर चालु तथा पूजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँसभाको स्वीकृति लिनु पर्नेछ ।

(४) दफा २ बाहेक सचिव कोषमा प्राप्त भएका रकम, प्राप्त अख्तियारी तथा कार्यपालिकाको स्वीकृती अनुसार खर्च गर्न सकिनेछ ।

लालि
सुन्दरी
पार्वती
मन
विष्णु

सुन्दरी

अनुसूचि-१
(दफा २ संग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (२) बमोजिम
सञ्चितकोषबाट विनियोजन हुने रकम

क्र.सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजगतखर्च	वित्तिय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		गाउँकार्यपालिका	४९१०००००	५४८०००००		१०३९०००००
२		वडा समिति	२४०००००	२७६०००००		३०००००००
३		विषयगतशाखा	३०६०००००	०		३०६०००००
कुल जम्मा						१६४५०००००

२३-७-२०७३

[Handwritten signatures and marks]

[Handwritten signatures and marks]
निर्देश
२३-७-२०७३

अनुसूचि-२
(दफा २ संग सम्बन्धित)

क्र.सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजगतखर्च	वित्तिय व्यवस्था	जम्मा
1		नेपाल सरकार शसर्त अनुदान				13970000
2		नेपाल सरकार समपुरक अनुदान				1250000
3		नेपाल सरकार विशेष अनुदान				83000
4		नेपाल सरकार समानीकरण				891000
		प्रदेश सरकार समानीकरण				712900
		नेपाल सरकार राजश्व वाडफाड				5557800
		प्रदेश सरकार राजश्व वाडफाड				848814
जम्मा बजेट						36261714

रुग्ता

निलम्

निलम्